

# Lev

## Chapter 19

Nepali Interlinear

Reference: Nepali ERV

וַיְדַבֵּר יְהוָה אֶל-מֹשֶׁה לֵאמֹר  
1  
र-परमप्रभुले मोशालाई भन्नुभयो,  
H1696 H3068 H0413 H4872 H0559

וְאֵת אֱלֹהֵי יִשְׂרָאֵל וְאֵת אֱלֹהֵי  
2  
इसाएलका-सारा-समुदायलाई  
हूँ पवित्र तिमीहरूको-परमेश्वर किनभने-म-परमप्रभु  
H0413 H0559 H3478 H5712 H3605 H0413 H1696

קָדְשִׁים וְהָיוּ כִּי קָדֹשׁ אָנִי יְהוָה אֱלֹהֵיכֶם:  
H1961 H6918 H0589 H3068 H0430

“इसाएलका सबै मानिसहरूलाई भन: म परमप्रभु तिमीहरूको परमेश्वर हूँ। तिमीहरू सबै पवित्र होऊ, कारण म पवित्र हूँ।

אִישׁ אָמוֹ וְאָבִיו וְאִמּוֹ  
3  
हरेकले-आफनी-आमा  
हूँ तिमीहरूको-परमेश्वर म-परमप्रभु पालन-गर्नु र-मेरा-विश्रामका-दिनहरू  
H0589 H8104 H7676 H0853 H3372 H0001 H0517 H0376

יְהוָה אֱלֹהֵיכֶם:  
H0430 H3068

“तिमीहरू मध्ये प्रत्येकले आफ्नो आमा-बाबुलाई सम्मान गर्नुपर्छ अनि विश्रामको दिन पालन गर्नुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हूँ।

אֵל-תַּפְנוּ אֵל-מִוֹתֵיכֶם  
4  
मूर्तिहरूले  
नलानु मूर्तिहरूले  
र-ढालिएका देवताहरू नबनाउनु  
H0413 H0457 H0413 H6437 H0408

יְהוָה אֱלֹהֵיכֶם:  
H0430 H3068

“मूर्तिहरूको पूजा नगर अनि आफ्नो निम्ति धातु पगालेर देवताहरूको मूर्तिहरू नबनाऊ। म परमप्रभु तिमीहरूका परमेश्वर हूँ।

וְכִי תִזְבְּחוּ זֶבַח שְׁלָמִים לַיהוָה לְרִצְוֹנְכֶם תִּזְבְּחוּ:  
5  
र-जब-तिमीहरूले  
मेलमिलाप-बलि परमप्रभुलाई चढाउनु  
H2076 H2077 H2076 H8002 H2077 H2076

“जब तिमीहरूले परमप्रभुलाई मेलबलि चढाउछौ, तिमीहरूले रीतिपूर्वक त्यो चढाउनुपर्छ जसले गर्दा तिमीहरूले चढाएको परमप्रभुले ग्रहण गरून।

בְּיוֹם זִבְחֵיכֶם יֵאָכֵל וּמִזְבְּחֵיכֶם  
6  
चढाएको-दिनमा  
खानुपर्छ र-भोलिपल्ट  
आगोमा बाँकी-रहेकोलाई तर-तेस्रो-दिनसम्म  
H0784 H7992 H3117 H5704 H3498 H4283 H0398 H2077 H3117

יִשְׂרָאֵל:  
H8313

तिमीले यसलाई त्यही दिन खान सक्छौ जुन दिन तिनीहरू यसकाई चढाउँछौ। अनि अर्को दिन पनि खान सक्छौ। तर यदि कुनै बलि तेस्रो दिनसम्म रहेको छ भने यसलाई आगोमा जलाउनुपर्छ।

וְאֵם	הַאֵלֶּל	יֹאכֵל	בֵּינוֹם	הַשְּׁלִישִׁי	פְּנוּל	הוּא	לֹא	יִרְצֶה:	7
तर-यदि	तेस्रो-दिनमा	खाइयो-भने	त्यो-अशुद्ध	हो-र-स्वीकार-हुनेछैन	—	—	—	—	
	<a href="#">H0398</a>	<a href="#">H0398</a>	<a href="#">H3117</a>	<a href="#">H7992</a>	<a href="#">H6292</a>	<a href="#">H1931</a>	<a href="#">H3808</a>	<a href="#">H7521</a>	

तेस्रो दिनसम्म रहेको बलि अशुद्ध हुन्छ, यसर्थ त्यो खानु हुँदैन।

וְאֵלֶּיךָ	עֹנֵנוּ	יִשָּׂא	כִּי-	אֶת-	קָדַשׁ	יְהוָה	8
र-खानेले-आफ्नो-दोष	बोक्नेछ	किनभने-त्यसले	परमप्रभुको-पवित्र	कुरा-अपवित्र	पारेको-छ	र-त्यो-प्राणीलाई	
<a href="#">H0398</a>	<a href="#">H5771</a>	<a href="#">H5375</a>		<a href="#">H0853</a>	<a href="#">H6944</a>	<a href="#">H3068</a>	

חָלַל	וְנִכְרְתָהּ	הַנֶּפֶשׁ	הַהוּא	מֵעַמִּיהָ:
आफ्ना-जनताबाट	काटिनेछ	—	—	—
	<a href="#">H3772</a>	<a href="#">H5315</a>	<a href="#">H1931</a>	

यदि कुनै मानिसले यसलाई खान्छ त्यो मानिस पापको दोषी हुन्छ किनभने उसले परमप्रभुको पवित्र चीजहरूको सम्मान गरेको हुँदैन। त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ।

וּבְקִצְרָכֶם	אֶת-	קִצִּיר	אֲרֻצְכֶם	לֹא	תְּכַלֶּה	פָּאֵת	שָׂדֶךְ	לְקַצֵּר	9
र-बाली-काट्दा	तिम्रो-खेतको-किनारासम्म	नकाटनु	र-झरेका-बालाहरू	नबटुल्नु	—	—	—	—	
	<a href="#">H0853</a>		<a href="#">H0776</a>	<a href="#">H3808</a>	<a href="#">H3615</a>	<a href="#">H6285</a>			

וְלָקַט	קִצִּירָךְ	לֹא	תִּלְקָט:
		<a href="#">H3808</a>	<a href="#">H3950</a>

“जब तिमीहरू बाली उठाउने समय भएपछि आफ्नो बाली काट्छौ, खेतको आखिरी कुनासम्म नकाट अनि उठाउँदा भूँईमा झरेको अन्न नटिप।

וּבְרִמְתֶּךָ	לֹא	תְּעוֹלֵל	וּפְרַט	כְּרִמְתֶּךָ	לֹא	תִּלְקָט	10
र-दाखबारीलाई-पनि	पूरा-नटिपु	र-झरेका-दाखहरू	नटिपु	गरीब-र-परदेशीको-लागि	छोड्नु	म-परमप्रभु	
<a href="#">H3754</a>	<a href="#">H3808</a>		<a href="#">H6528</a>	<a href="#">H3754</a>	<a href="#">H3808</a>	<a href="#">H3950</a>	

לְעֵי	וְלִירָ	תֵּעֹב	אִתְּם	אֲנִי	יְהוָה	אֱלֹהֵיכֶם:
तिमीहरूको-परमेश्वर	हुँ	—	—	—	—	—
<a href="#">H6041</a>	<a href="#">H1616</a>		<a href="#">H0853</a>	<a href="#">H0589</a>	<a href="#">H3068</a>	<a href="#">H0430</a>

जब तिमीहरू अंड्रको बोटबाट अंड्र टिप्छौ, सबै अंड्र न टिप अथवा झरेको अंड्र नटिप। तिनीहरूको भूमिमा भएका गरीब अनि विदेशीहरू निम्ति छाडी देऊ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

לֹא	תִּנְגְּבוּ	וְלֹא-	תִּכְחָשׁוּ	וְלֹא-	אִישׁ	בְּעִמּוּתוֹ:	11
चोरी-नगर्नु	झूटो-नबोल्नु	र-एक-अर्कोलाई	ठगनुहुँदैन	र-एक-अर्कोलाई	—	—	
<a href="#">H3808</a>	<a href="#">H1589</a>	<a href="#">H3808</a>	<a href="#">H3584</a>	<a href="#">H3808</a>	<a href="#">H0376</a>	<a href="#">H5997</a>	

“तिमीहरूले चोर्नु हुँदैन, मानिसहरूलाई ठगनु हुँदैन अनि एकार्कामा झूठो नबोल्नु।

וְלֹא-	תִּשְׁבַּעוּ	בְּשִׁמְי	לְשָׁקֵר	אֶת-	שָׁם	אֱלֹהֵיךָ	אֲנִי	12
र-मेरो-नाममा	झूटो-शपथ-नखानु	र-तिम्रो-परमेश्वरको	नाम-अपवित्र	म-परमप्रभु	हुँ	—	—	
<a href="#">H3808</a>	<a href="#">H7650</a>	<a href="#">H8034</a>	<a href="#">H8267</a>	<a href="#">H0853</a>	<a href="#">H8034</a>	<a href="#">H0430</a>	<a href="#">H0589</a>	

יְהוָה:  
—  
[H3068](#)

मेरो नाम लिएर झूटो कसम नखाऊ, यदि त्यसो गर्छौ तिमीहरूले परमेश्वरको नामलाई सम्मान नगरेको बुझिनेछ। म परमप्रभु हुँ।

לֹא-	תִּשְׁשָׁק	אֶת-	רָעָךְ	וְלֹא	תִּגְזֹל	לֹא-	פְּעֻלָּת	13
तिम्रो-छिमेकीलाई	शोषण-नगर्नु	वा-लुटनुहुँदैन	र-मजदूरको	ज्याला	रातभरि-नरोक्नु	बिहानसम्म	—	
<a href="#">H3808</a>	<a href="#">H6231</a>	<a href="#">H0853</a>	<a href="#">H7453</a>	<a href="#">H3808</a>	<a href="#">H1497</a>	<a href="#">H3808</a>	<a href="#">H6468</a>	

שָׂרִיר	אֶתְךָ	עַד-	בְּקֶרֶ:
	<a href="#">H0854</a>	<a href="#">H5704</a>	<a href="#">H1242</a>

“तिमीहरूले आफ्नो छिमेकीसित नराम्रो काम नगर। उसलाई नलुट। तिमीहरूले कुनै हाजिरामा काम गर्ने मानिसको हाजिरा एक रातभरिको निम्ति पनि नरोक।

וַיִּרְאֶת	מִכְשָׁל	תָּנָן	לֹא	עָרַר	וְלִפְנֵי	חָרַשׁ	תִּקְלָל	לֹא-	14
—	हुँ	म-परमप्रभु	डराउनु	र-तिम्रो-परमेश्वरदेखि	नराख्नु	अड्चन	र-अन्धोअगाडि	बहिरालाई-श्राप-नदिनु	
<a href="#">H3372</a>	<a href="#">H4383</a>	<a href="#">H5414</a>	<a href="#">H3808</a>	<a href="#">H5787</a>	<a href="#">H6440</a>	<a href="#">H2795</a>	<a href="#">H7043</a>	<a href="#">H3808</a>	

מֵאֵלֶיךָ אָנִי יְהוָה:  
[H3068](#) [H0589](#) [H0430](#)

“बहिरका मानिसलाई नसराप। अन्धालाई लडाउने हेतुले उसको बाटोमा केही नराख। आफ्ना परमेश्वरको सम्मान गर्नुपर्छ। म परमप्रभु हुँ।

וְלֹא	גָּרַח	פְּנִי-	תְּשִׂא	לֹא-	בְּמִשְׁפָּט	עָוֵל	תַּעֲשֵׂן	לֹא-	15
गर्नु	छिमेकीको-न्याय	धार्मिकतासँग	नगर्नु	र-धनीको-सम्मान	नलिनु	गरीबको-पक्षपात	नगर्नु	न्यायमा-अन्याय	
<a href="#">H3808</a>	<a href="#">H1800</a>	<a href="#">H6440</a>	<a href="#">H5375</a>	<a href="#">H3808</a>	<a href="#">H4941</a>			<a href="#">H3808</a>	

תְּהַרְרָה פָּנֶיךָ גְּדוֹלָתְךָ בְּצַדִּיק תִּשְׁפֹּט עַמִּי יְהוָה:  
[H5997](#) [H8199](#) [H6664](#) [H6440](#) [H1921](#)

“न्याय गर्दा सच्चाइले गर्नुपर्छ। न्याय गर्दा गरीब अथवा दया र धनी भनी सम्मान नगर। आफ्नो छिमेकीसित न्याय गर्दा पनि सच्चाइले न्याय गर्नुपर्छ।

רָעָה	גָּרַח	עַל-	תַּעֲמֹד	לֹא	בְּעֵמִיק	רְכִיל	תִּלְוָה	לֹא-	16
—	—	—	हुँ	म-परमप्रभु	विरुद्ध-नखडा-हुनु	र-छिमेकीको-रगत	आफ्ना-जनताबीच	चुगली-नगर्नु	
<a href="#">H7453</a>	<a href="#">H1818</a>		<a href="#">H5975</a>	<a href="#">H3808</a>		<a href="#">H7400</a>	<a href="#">H3212</a>	<a href="#">H3808</a>	

אָנִי יְהוָה:  
[H3068](#) [H0589](#)

मानिसहरूको विरुद्ध झूठा कुराहरू गरेर नहिँड्। यस्तो कुनै काम नगर् जुन तिमी कामले छिमेकी विपदमा पर्न सक्छ। म परमप्रभु हुँ।

עַמִּי יְהוָה	אֶת-	תּוֹכִיחַ	הוֹכִיחַ	בְּלִבְבָּךְ	אֶחָי	אֶת-	תִּשְׁנֵא	לֹא-	17
—	—	पाप-नबोक्नु	र-उसको-कारणले	सच्चाईसँग-सुधानु	बरु-छिमेकीलाई	नगर्नु	मनमा-घृणा	तिम्रो-दाजुलाई	
<a href="#">H5997</a>	<a href="#">H0853</a>	<a href="#">H3198</a>	<a href="#">H3198</a>	<a href="#">H3824</a>	<a href="#">H0251</a>	<a href="#">H0853</a>	<a href="#">H8130</a>	<a href="#">H3808</a>	

וְלֹא תִשָּׂא עֵלְיוֹ קָטָא:  
[H2399](#) [H5375](#) [H3808](#)

“तिमीले हृदयबाट आफ्ना इसाएली मित्रलाई घृणा गर्नु हुँदैन। यदि तिमी छिमेकीले केही अनिष्ट गरेको छ भने उसलाई जानकारी देऊ, तिमीहरू उसले गर्दा पापको दोषी हुने छैनौ।

לֹא תִרְעֵה	וְאֶהְבֵּתָ	עִמָּךְ	בְּנִי	אֶת-	תִּטְרַר	וְלֹא-	תִּקְחֵם	לֹא-	18
—	—	हुँ	म-परमप्रभु	गर्नु	आफैजस्तै-माया	बरु-तिम्रो-छिमेकीलाई	र-द्वेष-नराख्नु	बदला-नलिनु	
<a href="#">H7453</a>	<a href="#">H0157</a>			<a href="#">H0853</a>	<a href="#">H5201</a>	<a href="#">H3808</a>	<a href="#">H5358</a>	<a href="#">H3808</a>	

כְּמוֹךָ אָנִי יְהוָה:  
[H3068](#) [H0589](#) [H3644](#)

मानिसहरूले तिमीप्रति गरेका अनिष्ट कामहरू बिसिंदेऊ। तिमी छिमेकीहरूलाई आफूलाई झैं माया गर। म परमप्रभु हुँ।

כְּלָאִים	תְּרַבִּיעַ	לֹא-	בְּהַמְתָּ	תִּשְׁמָרָה	חֲקֵתִי	אֶת-	19
र-भिन्न-धागोको	नछर्नु	खेतमा-भिन्न-बीउ	नमिलाउनु	पशुहरूलाई-भिन्न-जातसँग	पालन-गर्नु	मेरा-विधिहरू	
<a href="#">H3610</a>	<a href="#">H7250</a>	<a href="#">H3808</a>	<a href="#">H0929</a>	<a href="#">H8104</a>	<a href="#">H2708</a>	<a href="#">H0853</a>	

פ	עֲלֵיךָ:	יַעֲלֶה	לֹא	שְׁעֵטָיו	כְּלָאִים	וּבְגָדֶיךָ	תִּזְרַע	לֹא-	
—	—	—	—	—	—	—	—	—	
		<a href="#">H5927</a>	<a href="#">H3808</a>	<a href="#">H8162</a>	<a href="#">H3610</a>	<a href="#">H3610</a>	<a href="#">H2232</a>	<a href="#">H3808</a>	

“तिमीहरूले मैले भनेको नियमहरू पालन गर्नेपर्छ। दुई प्रकारका पशुहरू मिसिन नदेऊ। आफ्नो खेतमा दुई प्रकारका बीउ नछर। दुई प्रकारका धागाले बनिएको लुगा नलगाऊ।

אִשָּׁה	אֵת	יְשָׁב	כִּי	וְאִישׁ	20
तर-उनी-न-छुटाएकी	जुन-अर्को-पुरुषसँग-मङ्गनी-गरिएकी-छ	सहवास-गर्छ	एउटी-दासीसँग	र-कुनै-पुरुषले	
<a href="#">H0802</a>	<a href="#">H0854</a>	<a href="#">H7901</a>		<a href="#">H0376</a>	
לֹא	וְהַפְּדֶהָ	לְאִישׁ	נִקְרָאת	שְׁפָחָהּ	וְהוּא
—	—	छैनन्	किनभने-उनी-स्वतन्त्र	दिइनेछैन	तर-तिनीहरूलाई-मृत्युदण्ड
<a href="#">H3808</a>	<a href="#">H6299</a>	<a href="#">H0376</a>		<a href="#">H8198</a>	<a href="#">H1931</a>
					דָּנָד-हुनेछ
					<a href="#">H2233</a>
					ר-न-स्वतन्त्रता-दिइएकी
					<a href="#">H7902</a>
חֲפֹשֶׁת:	לֹא	כִּי	לֹא	יּוֹמְתוּ	לֹא
—	—	—	—	—	—
<a href="#">H2666</a>	<a href="#">H3808</a>		<a href="#">H4191</a>	<a href="#">H3808</a>	<a href="#">H1961</a>
					<a href="#">H1244</a>
					<a href="#">H5414</a>
					<a href="#">H3808</a>
					<a href="#">H2668</a>
					<a href="#">H6299</a>

“यदि कुनै मानिसले अर्काकी कमारी जो आफ्नो मालिकबाट छुट्करा पाइसकेकी छैन त्यससँग सहवास गरे तिनीहरू दुईलाई सजाय दिनुपर्छ तर मृत्युदण्ड होइन। किनभने त्यो कमारी आइमाईले आफ्नो मालिकबाट छुटकारा पाइसकेकी थिइन्।

אָהֶל	פֶּתַח	אֶל-	לִיהוָה	אֲשָׁמוּ	אֵת	וְהָבִיא	21
—	ल्याउनुपर्छ	एउटा-भेडा-दोषबलिको-रूपमा	ढोकामा	भेट-हुने-पालको	परमप्रभुलाई	र-त्यसले-आफ्नो-दोषबलि	
<a href="#">H0168</a>	<a href="#">H6607</a>	<a href="#">H0413</a>	<a href="#">H3068</a>	<a href="#">H0817</a>	<a href="#">H0853</a>	<a href="#">H0935</a>	
							מוֹעֵד
							אֵיל
							אֲשָׁם:
							<a href="#">H0817</a>
							<a href="#">H4150</a>

त्यस मानिसले आफ्नो दोषबलि परमप्रभुकाहाँ भेट हुने पालको ढोकामा ल्याउनुपर्छ। त्यस मानिसले दोषबलिको निम्ति भेडा ल्याउनुपर्छ।

עַל-	יְהוָה	לִפְנֵי	הָאֲשָׁם	בְּאֵיל	הַכֶּחָן	עָלָיו	וּכְפָר	22
क्षमा-हुनेछ	र-त्यसको-पाप	प्रायश्चित्त-गर्नेछ	निम्ति	उसको-पापको	दोषबलिको-भेडाद्वारा	परमप्रभुको-सामु	र-पुजारीले	
<a href="#">H3068</a>		<a href="#">H6440</a>	<a href="#">H0817</a>		<a href="#">H3548</a>			
			חֲטָאתוֹ	אֲשֶׁר	חֲטָא	וְנִסְלַח	לֹא	
			—	—	—	—	—	
			<a href="#">H2398</a>		<a href="#">H5545</a>	<a href="#">H2398</a>		

त्यस मानिसले पाप गरे बापत उसको पाप मोचनको निम्ति पूजाहारीले परमप्रभुअघि भेडा चढाउनेछन् त्यसपछि त्यो मानिस उसले गरेको पापहरूबाट मुक्त हुनेछ।

וְעֵרְלָתָם	מֵאֲכָל	עֵץ	כָּל-	וּנְשֵׂעָתָם	הָאָרֶץ	אֶל-	תִּבְאוּ	וְכִי-	23
—	—	नखानु	त्यसको-फल	तीन-वर्षसम्म	रोप्छी	र-फलको-रूख	देशमा-प्रवेश-गर्छौं	र-जब-तिमीहरू	
<a href="#">H6188</a>	<a href="#">H3978</a>	<a href="#">H6086</a>	<a href="#">H3605</a>	<a href="#">H5193</a>	<a href="#">H0776</a>	<a href="#">H0413</a>	<a href="#">H0935</a>		
			לֹא	יְהוָה	שָׁנִים	שְׁלֹשׁ	פְּרִי	אֵת-	
			—	—	—	—	—	—	
			<a href="#">H0398</a>	<a href="#">H3808</a>	<a href="#">H6189</a>	<a href="#">H1961</a>	<a href="#">H8141</a>	<a href="#">H7969</a>	
							<a href="#">H6529</a>	<a href="#">H0853</a>	
								<a href="#">H6190</a>	

“भविष्यमा तिमी आफ्नो देशमा जानेछौ र त्यहाँ धेरै फलका बोटहरू खानको निम्ति रोप्छौ। तर तीन वर्षसम्म तिमीले ती बोटहरूबाट फल प्रयोग गर्न पाउने छैनौ।

לִיהוָה:	הַלְוִיִּים	קָדָשׁ	פְּרִי	כָּל-	יְהוָה	הַרְבִּיעֵת	וּבְשָׁנָה	24
—	—	—	—	पवित्र-हुनेछन्	परमप्रभुको-प्रशंसाको-लागि	सबै-फलहरू	तर-चौथो-वर्षमा	
<a href="#">H3068</a>	<a href="#">H1974</a>	<a href="#">H6944</a>	<a href="#">H6529</a>	<a href="#">H3605</a>	<a href="#">H1961</a>	<a href="#">H7243</a>	<a href="#">H8141</a>	

चौथो वर्षमा फलेका फलहरू परमप्रभुमा प्रशंसाको निम्ति हुनेछन्। यी फलहरू परमप्रभुको निम्ति पवित्र बलि हुनेछ।

25 תבואתו לכם להוסיף את-תאכלו החמישית ובשנה ר-פא'ת-ארבעים  
 — — — — — — — —  
 H8393 H3254 H6529 H0853 H0398 H2549 H8141

אני יהוה אל-היכם:  
 — — —  
 H0430 H3068 H0589

त्यसपछि पाँचौ वर्षमा फलेको फलहरू तिमीहरू खान सक्छौ। यदि तिमीहरूले यसो गर्छौ बोटहरूले धेरै फल फलाउने छन्। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

26 — — — — — — — —  
 — — — — — — — —  
 H3808 H5172 H3808 H1818 H0398 H3808

“यदि कुनै मासुमा रगत रहेको छ भने तिमीले त्यो मासु खानु हुँदैन। “भविष्यको विषयमा बताउंदा तन्त्र-मन्त्र अथवा जादू प्रयोग नगर।

27 — — — — — — — —  
 — — — — — — — —  
 H2206 H6285 H0853 H7843 H3808 H6285 H3808

“तिम्रो अनुहारको छेउमा बढेको कपाल नकाट अनि तिम्रो दाहीको छेउ नछाँट।

28 — — — — — — — —  
 — — — — — — — —  
 H5414 H3808 H7085 H3793 H1320 H5414 H3808 H5315

— — —  
 — — —  
 H3068 H0589

मृत मानिसको सम्झनामा शरीरको मासु नकाट। तिम्रो आफ्नो शरीरमा कुनै छाप नबनाउन्। म परमप्रभु हुँ।

29 — — — — — — — —  
 — — — — — — — —  
 H2154 H0776 H4390 H0776 H2181 H3808 H2181 H1323 H0853 H0408

“तिम्रो छोरीलाई वेश्या बनाएर अपमान नगर। तिम्रो देशलाई यस्ता पापहरूद्वारा भरिन नदेऊ अनि देशमा मानिसहरूलाई वेश्या हुने अनुमति नदेऊ।

30 — — — — — — — —  
 — — — — — — — —  
 H3068 H0589 H3372 H4720 H8104 H7676 H0853

“तिमीले विश्रामका दिनहरूमा काम नगर। तिमीले मेरो पवित्रस्थानको आदर गर्नुपर्छ। म परमप्रभु हुँ।

31 — — — — — — — —  
 — — — — — — — —  
 H1245 H0408 H3049 H0413 H0178 H0413 H6437 H0408

— — —  
 — — —  
 H0430 H3068 H0589

“तिमीहरू झार्की-जादूगर बोक्सी तथा मन्त्र गर्नेतिर नलाग अनि आफैलाई तिनीहरूबाट अशुद्ध नपार। म तिमीहरूको परमप्रभु परमेश्वर हुँ।

32 — — — — — — — —  
 — — — — — — — —  
 H3068 H0589 H0430 H3372 H2205 H6440 H1921 H7872 H6440

